

मिति २०७५/११/१५ गते बसेको सिद्ध कुमाख गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू

बैठक संख्या: ०७५/७६-१३

निर्णय नं १

आ व २०७५।७६ को स्वीकृत कार्यक्रम अनुसार सरकारी निकाय समिति एवं बोर्डहरूलाई ससर्त चालु अनुदानमा विनियोजित बजेट बाँडफाँड सम्बन्धमा शिक्षा शाखाको प्रस्ताव वमोजिम तपसिल अनुसार रकम बाँडफाँड गर्ने सर्वसम्मत निर्णय गरियो।

क्र.सं.	विद्यालयको नाम	संचालित कक्षा	शिक्षण अनुदान रकम	लेखापाल, सहयोगी र बाल विकास स का पोषाक	जम्मा रकम
१	नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडाकाँडा	१-१०	६०००००	४००००	६४००००
२	निराजन माध्यमिक विद्यालय ढोरचौर	१-१०	५२५०००	३००००	५५५०००
३	निराजन माध्यमिक विद्यालय ढोरचौर	कक्षा ११	४०००००		४०००००
४	महेन्द्र आदर्श माध्यमिक विद्यालय बाँझकाँडा	१-१०	२२५०००	३००००	२५५०००
५	सिद्ध माध्यमिक विद्यालय भडारे	१-१०	२२५०००	३००००	२५५०००
६	देउराली माध्यमिक विद्यालय कालालेख	१-१०	१५००००	२००००	१७००००
७	तारादेवी आधारभूत विद्यालय दह	१-५	१५००००	२००००	१७००००
८	हिमालय आधारभूत विद्यालय डाँडाकटेरी	१-८	१०००००	२००००	१२००००
९	बालकल्याण आधारभूत विद्यालय फलाँटे	१-८	२०००००	३००००	२३००००
१०	हिमालय आधारभूत विद्यालय माझखर्क	१-८	१२५०००	२००००	१४५०००
११	जनसेवा आधारभूत विद्यालय सागिने	१-८	१५००००	२००००	१७००००
१२	शान्ती सुन्दर आधारभूत विद्यालय खार्बन	१-८	२५००००	२००००	२७००००
१३	सरस्वती बाल आधारभूत विद्यालय घरेली	१-३	७५०००	१००००	८५०००
१४	बालविकास आधारभूत विद्यालय राम्री	१-३	७५०००	२००००	९५०००
१५	जनता कालिका आधारभूत विद्यालय चिनाली	१-८	९००००	२००००	११००००
१६	बालउद्यान आधारभूत विद्यालय करेन्जी	१-३	०	२००००	२००००
१७	शान्ती आधारभूत विद्यालय उपल्लो बाँझकाँडा	१-५	०	२००००	२००००
१८	महेन्द्र आधारभूत विद्यालय सालघारी	१-५	०	१००००	१००००
१९	पशुपती आधारभूत विद्यालय बाँझकाँडा	१-५	०	२००००	२००००
२०	शान्ती आधारभूत विद्यालय कागखोला	१-५	०	२००००	२००००
२१	जागृति आधारभूत विद्यालय बाँझकाँडा	१-५	३५०००	१००००	४५०००
२२	सरस्वती आधारभूत विद्यालय हम्पाल	१-५	०	२००००	२००००
२३	विष्णु आधारभूत विद्यालय खानीगाउँ सल्यान	१-५	०	१००००	१००००

२४	युवजनता आधारभूत विद्यालय दारीमटाकुरा	१-५	०	२००००	२००००
२५	जनज्योती आधारभूत विद्यालय बाँझकाँडा	ECD	०	२००००	२००००
२६	कालिका आधारभूत विद्यालय बाँझकाँडा	ECD	०	२००००	२००००
२७	कैलाश आधारभूत विद्यालय देउरालीखेत	ECD	०	२००००	२००००
	जम्मा		३३७५० ००	५४००००	३९९५०००

बाँकी हुन आउने १० लाख हजारलाई शिक्षा सम्बन्धी विषयगत तथा व्यवस्थापन तालिम मा रकमान्तर गरी कार्यक्रम गर्ने ।

विद्यालय सुधार कार्यक्रम अनुदान रु १० हजार अनुदान नपाउने विद्यालयलाई शान्ति आ वि उपल्लो बाँझकाँडा रु १५ हजार

निर्णय नं २

आ व २०७५।७६ को स्वीकृत कार्यक्रम अनुसार शिक्षा ससर्त तर्फको विभिन्न कार्यक्रमहरूको अनुदान रकम बाँडफाँड सम्बन्धमा दिने सर्वसम्मत निर्णय गरियो शिक्षा शाखाको प्रस्ताव वमोजिम तपसिल अनुसार रकम बाँडफाँड गर्ने सर्वसम्मत निर्णय गरियो

क्र. सं.	कार्यक्रमको नाम	प्रस्तावित विद्यालयको नाम ठेगाना	रकम रु
१	माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन(फिक्सिड, किताव खरिद, तथा इ पुस्तकालय समेत) १ (एक)	महेन्द्र आदर्श माध्यमिक विद्यालय बाँझकाँडा	६,५०,०००।
२	माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान १ (एक)	निराजन माध्यमिक विद्यालय ढोरचौर	६,५०,०००।
३	पानी तथा स्वास्थ्य र सरसफाई सुविधा सहितको शौचालय निर्माण २ (दुई)	१ शान्ती सन्दर आधारभूत विद्यालय खार्बन	७,००,०००।
		२ सिद्ध माध्यमिक विद्यालय भडारे सल्यान	७,००,०००।
४	गणित विज्ञान र अङ्ग्रेजी विषयका लागि क्रियाकलापमा आधारित सामाग्री अनुदान १ (एक)	जनसेवा आधारभूत विद्यालय सागिने	५०,०००।

निर्णय नं ३

सिद्ध कुमाख गाउँपालिकालाई कृषि तथा जडिबुटीमा आत्मनिर्भर बनाइ यस क्षेत्रको उत्पादनलाई देशब्यापी प्रचार गर्ने उद्देश्यका साथ सामुदायिक रेडियो प्रसारक संघको सुर्खेतमा मिति २०७५ फाल्गुण १, २ र ३ गते भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १४ औँ साधारण सभामा सहभागी देशभरका ३५० सामुदायिक रेडियोहरूलाई उपहार स्वरूप सिद्ध कुमाख गाउँपालिकामा उत्पादित ५० के.जी. टिमुर प्रदान गरिएकोमा उक्त कार्यको लागि लागेको खर्च प्रति केजी रु ७४०।-का दरले रु ३७,०००।-(अक्षरूपी सैतिस हजार पाँच सय मात्र) भुक्तानी दिने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं ४

मानव अधिकार वकालत केन्द्र (रेस) नेपालले शारदा नगरपालिका २ खलंगामा संकटापन्न अवस्थामा रहेका महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई अल्पकालिन आवास गृह संचालन ल्याएको आर्थिक अभावको कारण गुणस्तरीय सेवा प्रदान गर्न नसकेको भनि यस सिद्ध कुमाख गाउँपालिकासँग आर्थिक सहयोग माग गरेकोले उक्त संस्थालाई रु २५,०००।-(अक्षेरूपी पच्चिस हजार मात्र)आर्थिक सहयोग प्रदान गर्ने सर्वसम्मत निर्णय गरियो।

निर्णय नं ५

सिद्ध कुमाख गाउँपालिका वडा नं १ उपल्लो बाँझकाँडा निवासी श्री तेज बहादुर बुढाथोकीको घरगोठमा मिति २०७५।१०।२५ गते चट्याङ्ग परि निजको घरका तिनवटा गोरुको मृत्यु भएको र निजको घरमा जडान गरेको सोलार सेट पूर्णरूपमा क्षति भएको भनि वडा कार्यालयको सिफारिस र प्रहरी मुचुल्का सहित राहत पाउँ भनि यस कार्यालयमा निवेदन दिएकोमा चट्याङ्ग पिडित निवेदक श्री तेज बहादुर बुढाथोकीलाई राहत स्वरुप रु ५०००।- (अक्षेरूपी पाँच हजार मात्र) प्रदान सर्वसम्मत निर्णय गरियो।

निर्णय नं ६

कारगारलाई किताव अभियान उपसमिति सल्यानलाई किताव खरिद बापत रु ४०,०००।- (चालिस हजार मात्र) आर्थिक सहयोग प्रदान गर्ने सर्वसम्मत निर्णय गरियो।

निर्णय नं ७

सशस्त्र प्रहरीबल नेपाल, सल्यान गुल्मले यसै वर्षदिखि सल्यान जिल्लाको खलंगामा कार्यालय स्थापना गरेकाले कार्यालय व्यवस्थापन तथा विभिन्न किसिमका निर्माण कार्यका लागि रकम अभाव भएको भनि यस गाउँपालिकासँग आर्थिक सहयोग माग गरेकोले उक्त गुल्मलाई रु ५०,०००।- अक्षेरूपी पचास हजार मात्र आर्थिक सहयोग प्रदान गर्ने सर्वसम्मत निर्णय गरियो।

निर्णय नं ८

सिद्ध कुमाख गाउँपालिकाका वडा नं २ निवासी श्री श्यामलाल बोहराका छोरा श्री अभिनाश बोहरा नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्यको रूपमा छनोट भई नेपालको तर्फबाट विभिन्न अन्तराष्ट्रिय क्रिकेट खेलमा प्रतिनिधित्व गरि नेपाललाई पदक जिताउन सफल भई सिद्ध कुमाख गाउँपालिका लगायत समग्र नेपालीको गौरव बढाउनुको साथै खेलप्रेमीहरुका लागि प्रेरणाको स्रोत भएकोले निज श्री अभिनास बोहराले नेपाली खेलकुद जगतमा पुर्याएको योगदानलाई कदर गर्दै सिद्ध कुमाख गाउँ कार्यपालिकाको तर्फबाट रु ५००००।-(पचास हजार मात्र) आर्थिक सहयोग सहित सम्मान गर्ने सर्व सम्मत निर्माण गरियो।

निर्णय नं ९

सिद्ध कुमाख गाउँपालिकाको वडा नं ३ र वडा नं ४ को प्रशासकीय भवन निर्माण गर्ने प्रयोजनका लागि तपसिलका जग्गादाताहरुबाट तपसिलमा उल्लेखित जग्गा गाउँपालिकालाई निशुल्क दान गरेको हुदा निज जग्गा दाताहरुलाई गाउँपालिकाको तर्फबाट विशेष धन्यवाद दिदै उक्त जग्गा गाउँपालिकाको नाममा पास गर्ने सर्वसम्मत निर्णय गरियो ।

तपसिल

सि नं	जग्गाधनीको नाम	कित्ता नं	ठेगाना	अनुमानीत क्षेत्रफल
१	कुल बहादुर सुनार	११६	साविक चाँदेकरेन्जी-३	२-०-०-०
२	देवेन्द्र रोका	३३१६	साविक चाँदेकरेन्जी-३	
३	प्रिमी बोहरा	६१९	साविक बाँझकाडा -८	२-०-०-०

निर्णय नं १०

सिद्ध कुमाख गाउँपालिकाभित्र पार्क निर्माणको लागि डिपियार गर्ने सर्वसम्मत निर्माण गरियो ।

निर्णय नं ११

सिद्ध कुमाख गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत श्री भिमलाल भण्डारीको करार अवधि मिति २०७५ पुस मसान्त सम्म मात्र रहेकोले निजको कार्यसम्पादन उत्तम रहेकोले साविककै करार सम्झौतामा उल्लेखित सेवा सुविधा पाउने गरि निजको करार अवधि २०७६ असार मसान्त सम्म थप गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं १२

सिद्ध कुमाख गाउँपालिकाको आव २०७५।७६ को स्वीकृत कार्यक्रम अनुसार जेष्ठ नागरिक सम्मान कार्यक्रममा एकमुष्ट विनियोजन गरेको तिन लाख रुपैयाँलाई सम्बन्धित वडाहरूले नै कार्यक्रम कार्यान्वयन गर्ने गरी तपसिल बमोजिम बाँडफाँड गर्ने सर्व सम्मत निर्णय गरियो ।

वडा नं	कार्यक्रमको नाम	विनियोजित रकम रु
१	जेष्ठ नागरिक सम्मान कार्यक्रम	७५,०००।-
२	जेष्ठ नागरिक सम्मान कार्यक्रम	५९,०००।-
३	जेष्ठ नागरिक सम्मान कार्यक्रम	४८,०००।-
४	जेष्ठ नागरिक सम्मान कार्यक्रम	७३,०००।-
५	जेष्ठ नागरिक सम्मान कार्यक्रम	५३,०००।-

निर्णय नं १३

सिद्ध कुमाख गाउँपालिकाले यस वर्षको महिला दिवस सवै वडाहरुमा विभिन्न कार्यक्रम गरेर मनाउने र उक्त कार्यक्रमहरुको लागि प्रति वडा रु २००००।-(अक्षरुपी विस हजार रुपैयामा मात्र) उपलब्ध गराउने सर्वसम्मत निर्णय गरियो।

निर्णय नं १४

सिद्ध कुमाख गाउँपालिकामा आ व २०७५।७६ को ससर्त कार्यक्रमको ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चिनाली खार्वन ग्रामिण सडक निर्माण कार्यको लागि अधिकांस सडक खण्ड कडा चट्टानमा पर्ने हुनाले मानिसहरु द्वारा सम्भव नभएको भनि प्राविधिक प्रतिवेदन प्राप्त भएकोले उक्त सडक निर्माण कार्यमा हेभो मेसिन स्क्र्याभेटर तथा ब्याकहो लोडर प्रयोग गर्ने सर्वसम्मत निर्णय गरियो।

निर्णय नं १५

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग सिद्ध मा.वि. भडारेमा ४ कोठे पक्की बल्क माग गर्ने सर्वसम्मत निर्णय गरियो।

निर्णय नं १६

सिद्ध कुमाख गाउँपालिकाको आव २०७५।७६ को स्वीकृत कार्यक्रम अनुसार सिसि टिभि जडान कार्यमा बजेट विनियोजन भएकोमा उक्त रकमबाट सिद्ध कुमाख गाउँ कार्यपालिकाको कार्यालय र श्री निराजन माध्यामिक विद्यालय ढोरचौर सल्यानमा सिसि टिभि जडान गर्ने निर्णयलाई अनुमोदन गर्ने र उक्त सिसि टिभि जडान कार्यको लागि श्री निराजन मा वि ढोरचौरलाई रु ५,००,०००।-(पाँच लाख मात्र निकास दिने) सर्वसम्मत निर्णय गरियो।

निर्णय नं १७

सिद्ध कुमाख गाउँपालिकाको स्वास्थ्यको ससर्त तर्फ नेपाल सरकारबाट प्राप्त हनु आएको बाह्य खोप केन्द्रको भवन निर्माण शिर्षकमा विनियोजित बजेटबाट सिद्ध कुमाख गाउँपालिकाको वडा नं २ भडारेमा बाह्य खोप केन्द्रको भवन निर्माणमा गर्न सर्वसम्मत निर्णय गरियो।